



बेनी नगरपालिका

नगर कार्यपालिकाको कार्यालय



गण्डकी प्रदेश

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना।

(प्रथम पटक प्रकाशित मिति: २०७९/०८/१४)

बेनी नगरपालिका र अन्तर्गतका वडा कार्यालयहरूका लागि देहाय बमोजिमका पदहरूमा सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले तोकिए बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (मिति २०७९/०८/२८ गतेसम्म) राजस्व तिरेको रसिद सहित तोकिएको ढाँचामा कार्यालय समयभित्र आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल:

क्र.सं	विज्ञापन नं.	पद	माग संख्या	परीक्षा दस्तुर	कैफियत
१	७/०७९/०८०	इन्जिनियर	१ (एक)	रु १००० (एक हजार रुपैया मात्र)	
२	८/०७९/०८०	सव-इन्जिनियर	३ (तीन)	रु ५०० (पाँच सय रुपैया मात्र)	
३	९/०७९/०८०	नायब पशु स्वास्थ्य प्राविधिक	२ (दुई)	रु ५०० (पाँच सय रुपैया मात्र)	

१. आवश्यक न्यूनतम योग्यता र अनुभव

क. इन्जिनियर पदका लागि : मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेको ।

ख. सव-इन्जिनियर पदका लागि : मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङमा आई.ई वा +२ उत्तीर्ण गरेको ।

ग. नायब पशु स्वास्थ्य प्राविधिक पदका लागि : मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी/एसईई वा सो सरह उत्तीर्ण गरी न्यूनतम १(एक) वर्ष जेटिए (पशु विज्ञान/पशुपालन/पशु स्वास्थ्य) विषयमा तालिम प्राप्त वा मान्यता प्राप्त शिक्षण संस्थाबाट (पशुपालन/पशु स्वास्थ्य) विषय लिई प्राविधिक एसएलसी वा एसईई उत्तीर्ण गरेको

२. उमेर : पुरुषको हकमा कम्तिमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । महिलाको हकमा कम्तिमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।

३. दरखास्त दिने स्थान : बेनी नगर कार्यपालिकाको कार्यालय, बेनी

४. छनौट किसिम : प्रारम्भिक सूची प्रकाशन, लिखित परीक्षा तथा अन्तर्वार्ता

५. आवेदक स्वयंले प्रमाणित गरी देहायका कागजातको प्रतिलिपि दरखास्तसाथ संलग्न गरी पेश गर्नुपर्नेछ ।

क) नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि

ख) न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्रको प्रमाणित प्रतिलिपि

ग) चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

घ) अनुभव तथा तालिमका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि

६. सेवा सुविधा : नगरपालिकाले तोके बमोजिम हुनेछ ।

७. दरखास्तसँग सम्बन्धित अन्य विषय :

क. तोकिएको समयवधि भित्र पेश नभएका तथा रीत नपुगेका आवेदनलाई मान्यता दिइने छैन ।

ख. सवारी चालक अनुमतिपत्र सहित आफ्नै सवारी साधन भएकालाई विशेष प्राथमिकता दिइनेछ ।

ग. अन्य कुरा बेनी नगरपालिकाको करारमा शिक्षक तथा कर्मचारी भर्ना सम्बन्धी कार्यविधि, २०७९ बमोजिम हुनेछ ।

घ. उल्लेखित पदको पाठ्यक्रम र दरखास्त फाराम बेनी नगरपालिकाको वेबसाइट www.benimun.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

ङ. थप जानकारीका लागि बेनी नगरपालिकाको प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ ।

धोलकराज ढकाल
प्रमुख प्रशासकीय अधिकृत